


वराहपोखरी गाउँपालिकाको सातौँ गाउँ सभामा गाउँपालिका  
उपाध्यक्ष श्री गोमा मगरज्यूद्वारा प्रस्तुत

आर्थिक वर्ष २०७७।०७८ को

# वार्षिक बजेट तथा कार्यक्रम

मिति: २०७७ साल आषाढ १० गते बुधबार



वराहपोखरी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
बाघखोरभन्ज्याङ, खोटाङ



गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरु तथा अन्य महानुभावहरु,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को विषम परिस्थितिको बाबजुत यस वराहपोखरी गाउँपालिका खोटाङको उपाध्यक्षको हैसियतले सातौँ गाउँसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गरि रहँदा गौरवान्वित महसुस गरेको छु । यस विशेष अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा रुपान्तरण गर्ने क्रममा जीवन बलिदान गर्नुहुने सम्पूर्ण महान् शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत नेतागणहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका महान् नेपाली नागरिक र राजनीतिक नेतृत्वप्रति उच्च सम्मान प्रकट गर्न चाहान्छु ।

कोभिड १९ को महामारीको कारण नेपाल भित्र र नेपाल बाहिर बसी जीवन गुमाउनु हुने नेपाली नागरिकका शोकाकुल परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै उपचरार्थ सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

राज्य पूनःसंरचनाको महत्वपूर्ण पक्षको रुपमा रहेको वित्तीय संघीयता छोटो अवधिमै संस्थागत हुन पुगेको छ । स्थानीय सरकार मार्फत "आफ्नो गाउँ आफै बनाऊ" अभियान सञ्चालन गर्न पाउनु भनेको एउटा सुनौलो अवसर र चुनौतिको रुपमा लिएको छु । अधिकार, श्रोत, साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा कानूनी रुपमा आइसकेको हुँदा स्थानीय तहलाई थप मर्यादित र व्यवस्थित बनाउनु टङ्कारो आवश्यकताको रुपमा लिएको छु ।

केन्द्रीय सरकारले अङ्गीकार गरेको 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने मार्गमा यो गाउँपालिका दृढताको साथ अगाडि बढेको छ । यस क्रममा सामाजिक न्याय सहितको तिव्र विकास, सुशासन सहितको जन-उत्तरदायी स्थानीय तह र सभ्य सु-संस्कृत एवं कर्तव्यनिष्ठ समाज निर्माण गर्दै पूर्ण लोकतन्त्र तथा समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणका लागि स्थानीय सरकार कटिबद्ध छ ।

चालू आर्थिक वर्षको यस वराहपोखरी गाउँ कार्यपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबाट सुशासन, विकास र समृद्धिको आधारशिला निर्माण भई सबै नागरिकहरुका लागि काम र रोजगारीको अवसर, आधारभूत शिक्षा तथा प्राथमिक स्वास्थ्य सेवामा पहुँच र सामाजिक

सुरक्षाको व्यवस्था सुनिश्चित हुँदै गईरहेको अवस्था छ । आ व २०७६/०७७ को अन्त्य तिर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि देशमा गरिएको बन्दाबन्दीको कारण आर्थिक, सामाजिक, भौतिक पूर्वाधार निर्माण र पुनःनिर्माण कार्यहरू प्रभावित भई विकास निर्माणमा असर परेको देखिन्छ ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यस वर्ष हासिल भएका उपलब्धिहरू संस्थागत गर्दै नागरिकका समाजिक र आर्थिक हित सम्बर्द्धन गर्न समान अधिकार, समान अवसर, स्रोत तथा साधनको सम-न्यायिक वितरण र सामाजिक सुरक्षाको व्यवस्था तथा कोभिड १९ को रोकथाम र नियन्त्रणमा समेत विशेष ध्यान दिई बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छु ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले मूलतः नेपालको संविधान र कानूनहरू, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, २०७७ को सिद्धान्त र प्राथमिकता, संघीय सरकारको १५ औं योजना, दिगो विकासको लक्ष्य र प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई मुख्य आधार बनाएको छु । बजेट तर्जुमा गर्दा केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त भएका नीति, निर्देशन, स्थानीय राजनीतिक दल, बुद्धिजीवि, समाजसेवी, संघ-संस्था एवं विद्वतवर्गबाट प्राप्त रचनात्मक सुझावहरूलाई मार्गदर्शनका रुपमा लिएको छु ।

गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरू तथा अन्य महानुभावहरू,

अब म आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन् :

- ☞ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ लगायत सबै प्रकारका विपदबाट नागरिकको जीवनलाई सुरक्षित बनाउने
- ☞ कोभिड १९ को रोकथाम र नियन्त्रणको लागी देशमा गरिएको बन्दाबन्दी (लकडाउन) का कारण प्रभावित विकास निर्माण र अन्यक्षेत्रलाई यथास्थितीमा ल्याउने

- ☞ शिक्षा, स्वास्थ्य, रोजगार र विकासमैत्री नीति मार्फत स्थानीय सरकारको उपस्थितीको अनुभूती गराउने
- ☞ पूर्वाधार, आर्थिक तथा सामाजिक क्षेत्रको प्रभावकारीता वृद्धि गर्न मितव्ययी र प्रभावपूर्ण खर्च प्रणाली अवलम्बन गराईने
- ☞ सार्वजनिक सेवा प्रवाहलाई सुशासनमैत्री बनाउने
- ☞ स्थानीय जनताको अपनत्व कायम गर्न विकास निर्माणमा जनसहभागिता अभिवृद्धि गर्ने
- ☞ उपलब्ध स्रोत-साधन, अवसर र क्षमताको उपयोग गरी गरीवी, विपन्नता र पछ्यौटेपनको न्यूनिकरण गरिनेछ,
- ☞ स्रोत साधनको अवसर र जिम्मेवारीको अधिकतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तहबीच सह-अस्तित्व, सहकार्य र समन्वय गरिने

गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरू तथा अन्य महानुभावहरू,

बजेटका उल्लेखीत उद्देश्यहरू हासिल गर्न निम्नानुसार क्षेत्रगत प्राथमिकता निर्धारण गरेको छु ।

- ☞ कोभिड १९ लगायतका रोग र अन्य विपदको जोखिमबाट स्थानीय नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य सेवा पहुँचमा अभिवृद्धि गर्ने
- ☞ स्वच्छ खानेपानी, सडक, सिंचाई र सूचना प्रविधिको विकास र विस्तार गर्ने
- ☞ नागरिकका सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गरी उनीहरूको मौलिक हक र अधिकारको संरक्षण गरिने
- ☞ आर्थिक विकासका क्षेत्र विद्युत विस्तार, कृषि, पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने
- ☞ लघु उद्यम, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषी आधुनीकरण तथा समुदायमा आधारित व्यवसायीक कृषि कार्यक्रमको माध्यमबाट गरीवी निवारणमा जोड दिने
- ☞ आ व २०७७/०७८ मा सञ्चालन हुने योजना तथा कार्यक्रमहरूको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गरी नतिजामुखी बनाईने,
- ☞ लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गर्ने,
- ☞ दिगो विकास, वातावरण संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने,

- ☞ भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने ।
- ☞ महिला तथा पुरुष खेलकुद विकासमा समेत ध्यान दिईने ।

**गाउँ सभाका सभाध्यक्षज्यू,**

**गाउँ सभाका सदस्यज्यूहरू तथा अन्य महानुभावहरू,**

सहभागितामूलक योजना तर्जुमा पद्धतिबाटै प्राथमिकतामा पर्दा पर्दै पनि गाउँपालिकाको आन्तरिक स्रोत, साधन र नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने न्यून बजेट सिलिङका कारण सबै योजना तथा कार्यक्रमलाई एकै आर्थिक वर्षमा समावेश गर्न नसकिएकाले यस्ता योजनाहरूलाई योजना बैंकमा समावेश गरी नेपाल सरकारका केन्द्रीय निकायहरू र प्रदेश सरकारसँग समन्वय गर्दै श्रोतको व्यवस्था मिलाई कार्यान्वयन गर्न प्राथमिकता राखि कार्यान्वयन गर्दै लगिनेछ ।

आगामी आर्थिक वर्षको क्षेत्रगत बजेट तथा कार्यक्रम तयार गर्दा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान र सम्पूरक अनुदानलाई समेत मध्यनजर राखी सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण तथा विपद् व्यवस्थापनलाई तुलनात्मक रूपमा उच्च प्राथमिकता र भौतिक पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकासलाई मध्यम प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको छु ।

**गाउँ सभाका सभाध्यक्षज्यू,**

**गाउँ सभाका सदस्यज्यूहरू तथा अन्य महानुभावहरू,**

अब म नेपालको संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मापदण्ड समेतको आधारमा यस वराहपोखरी गाउँपालिकालाई संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको बजेट सीमा र आन्तरिक श्रोतबाट उठ्ने अनुमानित राजस्व रकम समेत उल्लेख गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को आय-व्ययको विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

आगामी आ व २०७७।०७८ को आयको विवरण

सि नं	बजेट दिने निकाय	श्रोत	रकम रु	अक्षरूपी	जम्मा	अक्षरूपी
१	संघ	वित्तीय समानीकरण	७,५२,००,०००।००	सात करोड बाउन्न लाख मात्र	२६,२९,५५,५१०।००	छब्बीस करोड उनन्तीस लाख पचपन्न हजार पाँच सय दश मात्र
		सशर्त अनुदान	१२,५८,००,०००।००	बाह्र करोड अन्ठाउन्न लाख मात्र		
		राजस्व बाँडफाँट	६,१९,५५,५१०।००	छ करोड उन्नाईस लाख पचपन्न हजार पाँच सय दश मात्र		
२	प्रदेश	वित्तीय समानीकरण अनुदान	६९,९४,०००।००	उनन्सत्तरी लाख चौरानब्बे हजार मात्र	२,०१,२४,०००।००	दुई करोड एक लाख चौविस हजार मात्र
		सवारी साधन कर	३०,३०,०००।००	तिस लाख तिस हजार मात्र		
		सशर्त अनुदान	१,००,०००।००	एक लाख मात्र		
		समपुरक अनुदान	१,००,००,०००।००	एक करोड मात्र		
३	वराहपोखरी गाउँपालिका	आन्तरिक राजश्व अनुमानित	५,००,०००।००	पाँच लाख मात्र	५,००,०००।००	पाँच लाख मात्र
			२८,३५,७९,५१०।००	जम्मा	२८,३५,७९,५१०।००	अठ्ठाईस करोड पैतिस लाख उनासी हजार पाँच सय दश मात्र

गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरु तथा अन्य महानुभावहरु,

अब म यस गाउँपालिकाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को गाउँपालिकास्तरीय चालु तथा पुँजीगत खर्च तर्फको विनियोजित खर्च शिर्षकहरुको विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

गाउँपालिकास्तरीय चालु खर्च शिर्षकका कार्यक्रमहरु :

सि नं	खर्च शिर्षक न	खर्च	कार्यान्वयन हुने स्थान	रकम रु	कैफियत
१	२११११	कर्मचारी पारिश्रमिक	गाउँपालिका	१३७०००००	
२	२११२१	पोशाक	गाउँपालिका	६०००००	
३	२११२३	औषधि उपचार खर्च	गाउँपालिका	५०००००	
४	२११३१	स्थानिय भत्ता	गाउँपालिका	११०००००	
५	२११३२	महंगी भत्ता	गाउँपालिका	८०००००	
६	२११३३	फिल्ड भत्ता	गाउँपालिका	३०००००	
७	२११३४	कर्मचारी बैठक भत्ता	गाउँपालिका	५०००००	
८	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	गाउँपालिका	२०००००	
९	२११३९	अन्य भत्ता	गाउँपालिका	२०००००	
१०	२११४१	पदाधिकारी बैठक भत्ता	गाउँपालिका	२४०००००	
११	२११४२	पदाधिकारिका अन्य सुविधा	गाउँपालिका	५२०००००	
१२	२११४९	पदाधिकारीका अन्य भत्ता	गाउँपालिका	५०००००	
१३	२१२१२	योगदानमा आधारित निवृत्तिभरण तथा उपदान कोष खर्च	गाउँपालिका	७०००००	
१४	२१२२४	पदाधिकारी कल्याण कोष	गाउँपालिका	१००००००	
१५	२२१११	पानि तथा विजुली	गाउँपालिका	२०००००	



१६	२२११२	संचार महशुल	गाउँपालिका	१२०००००	
१७	२२२११	ईन्धन (पदाधिकारी)	गाउँपालिका	२०००००	
१८	२२२१२	ईन्धन कार्यालय प्रयोजन	गाउँपालिका	६०००००	
१९	२२२१३	सवारी साधन मर्मत खर्च	गाउँपालिका	१२०००००	
२०	२२२१४	विमा तथा नविकरण खर्च	गाउँपालिका	१५०००००	
२१	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	गाउँपालिका	५००००००	
२२	२२२९१	अन्य सम्पतिको संचालन तथा सम्भार खर्च	गाउँपालिका	१००००००	
२३	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	गाउँपालिका	३०००००००	
२४	२२३१३	पुस्तक तथा सामाग्री खर्च	गाउँपालिका	२००००००	
२५	२२३१४	ईन्धन अन्य प्रयोजन	गाउँपालिका	२००००००	
२६	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	गाउँपालिका	६००००००	
२७	२२३१९	अन्य कार्यालय संचालन खर्च	गाउँपालिका	५००००००	
२८	२२४११	सेवा तथा परामर्श खर्च	गाउँपालिका	१०००००००	
२९	२२४१२	सुचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	गाउँपालिका	५००००००	
३०	२२४१३	करार सेवा शुल्क	गाउँपालिका	२५००००००	
३१	२२४१९	अन्य सेवा शुल्क	गाउँपालिका	५००००००	
३२	२२५११	कर्मचारी तालिम खर्च	गाउँपालिका	२००००००	
३३	२२५२२	कार्यक्रम खर्च	गाउँपालिका	५००००००	
३४	२२५२२	सार्वजानिक सुनवाई	गाउँपालिका	५००००००	
३५	२२५२२	गाउँपालिकास्तरीय खेलकुद कार्यक्रम	गाउँपालिका	४००००००	

३६	२२५२२	दलित जाती विकास सम्बन्धी चेतनामुलक कार्यक्रम	गाउँपालिका	३०००००	
३७	२२५२२	वराहपोखरी महोत्सव	गाउँपालिका	५०००००	
३८	२२५२२	अध्यक्षज्यू कार्यक्रम	गाउँपालिका	१५०००००	
३९	२२५२२	उपाध्यक्षज्यू कार्यक्रम	गाउँपालिका	१४०००००	
४०	२२५२२	वडा नं १ स्थित गुठि तथा सार्वजनिक क्षेत्रमा भएको अतिक्रमण हटाउने कार्यक्रम	गाउँपालिका	५०००००	
४१	२२५२२	स्थानीय बासिन्दालाई उद्योग व्यवसाय दर्ता सिविर कार्यक्रम	गाउँपालिका	२५००००	
४२	२२५२२	स्थानीय बासिन्दालाई PAN/VAT दर्ता सिविर कार्यक्रम	गाउँपालिका	२५००००	
४३	२२५२२	गाउँपालिकास्तरीय खेलकुद कार्यक्रम	गाउँपालिका	४०००००	
४४	२२५२२	वन तथा वातावरण संरक्षण कार्यक्रम	गाउँपालिका	५०००००	
४५	२२५२९	विविध कार्यक्रम खर्च	गाउँपालिका	३०००००	
४६	२२५२९	न्यायिक समिति परिचालन खर्च	गाउँपालिका	६०००००	
४७	२२६११	अनुगमन, मुल्यांकन खर्च	गाउँपालिका	३०००००	
४८	२२६१२	भ्रमण खर्च	गाउँपालिका	३७०००००	
४९	२२६१९	पदाधिपकारी भ्रमण खर्च	गाउँपालिका	१३०००००	
५०	२२६१९	अन्य भ्रमण खर्च	गाउँपालिका	५०००००	
५१	२२७११	विविध खर्च	गाउँपालिका	२००००००	
५२	२२७२१	सभा सञ्चालन खर्च	गाउँपालिका	५०००००	
५३	२७२१२	उद्धार राहत तथा पुनर्थापना खर्च	गाउँपालिका	१००००००	

५४	२७२१९	अन्य सामाजिक सहायता	गाउँपालिका	५०००००	
५५	२७३११	निवृत्ति भरण तथा अशक्त वृत्ति	गाउँपालिका	१०००००	
५६	२७३१३	सेवा निवृत्तको संचित विदा	गाउँपालिका	४०००००	
५७	२७३१४	सेवा निवृत्तको औषधि उपचार	गाउँपालिका	५०००००	
५८	२७३१५	मृत कर्मचारी सुविधा तथा साहायता	गाउँपालिका	२०००००	
५९	२८१४२	घर भाडा	गाउँपालिका	५०००००	
६०	२८१४३	सवारी साधन तथा मेशिनरी औजार भाडा	गाउँपालिका	४०००००	
६१	२८१४९	अन्य भाडा	गाउँपालिका	४०००००	
६२	२८९११	भैपरि आउने चालु खर्च	गाउँपालिका	५८०९०१०	
		<b>जम्मा रकम रु</b>		<b>६७०५९०१०</b>	

**गाउँपालिकास्तरीय पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरु :**

सि नं	ख शी नं	कार्यक्रमहरुको नाम	विनियोजित बजेट	कैफियत
१	३१११२	गाउँपालिकास्तरीय प्रतिक्षालय निर्माण	५०००००	
२	३१११२	सुन्तले वर्थिङ सेन्टर क्रमागत निर्माण योजना	३०००००	
३	३१११२	मौवाबोटे चर्च निर्माण क्रमागत योजना	५०००००	
४	३१११२	३ नं वडा कार्यालय भवन क्रमागत निर्माण योजना	७०००००	
५	३१११२	धाप्लाङ अस्थायी प्रहरी चौकी व्यवस्थापन	५०००००	
६	३११२१	सवारी साधन (मोटरसाईकल १५० सि सि : थान २ सवारी साधन (मोटरसाईकल २२० सि सि : थान ३)	१८०००००	
७	३११२२	पालो व्यवस्थापन प्रणाली खरिद तथा जडान	५०००००	

८	३११२२	मेसिनरी औजार	२००००००	
९	३११२३	फर्निचर तथा फिक्चर	१७०००००	
१०	३११३२	धाप्लाङ-सिन्ताङ-वराहपोखरी सडक DPR निर्माण	२००००००	
११	३११३२	आन्तरिक राजश्व प्रवर्धन कार्ययोजना निर्माण	५०००००	
१२	३११३२	बालुवा, ढुङ्गा, गिटी निष्काशनको लागी वातावरणी प्रभाव मूल्यांकन कार्यक्रम	५०००००	
१३	३११५१	वंशिलाघाट-धाराखोला सडक मर्मत	५०००००	
१४	३११५१	सिन्ताङ-वराहपोखरी-ठुलीबेसी सडक मर्मत	५०००००	
१५	३११५१	धाप्लाङ-धर्तुङ-सिन्ताङ सडक मर्मत योजना	१००००००	
१६	३११५१	प्रदेश सरकार पूर्वाधार विकास साझेदारी कार्यक्रम	३००००००	
१७	३११५५	साना सिंचाई साझेदारी कार्यक्रम	४९०००००	
१८	३११५९	गाउँपालिकाको प्रोफाइल निर्माण	५०००००	
१९	३११५९	अस्पताल निर्माणको लागि घडेरी सम्याउने कार्यक्रम (वडा नं ४)	५०००००	
२०	३११५९	घोप्टेथलामा निर्माण रिपिटर टावर संरक्षणको लागि घेराबेरा	२०००००	
२१	३११५९	संघीय सरकार पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम	२१०००००	
२२	३१५११	भैपरि आउने पुजिगत खर्च	१००००००	
		जम्मा रकम रु	२५७०००००	

गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरू तथा अन्य महानुभावहरू,

आगामी आ व २०७७/०७८ को सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट वित्तीय समानीकरण (निशर्त/सशर्त) अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त सिलिङ्को आधारमा स्वीकृत वडागत योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न गईरहेको छु ।

वडा नं १, वराहपोखरीको चालुगत खर्च शिर्षकका कार्यक्रमहरू

सि नं	खर्च शिर्षक न	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफियत
१	२२११२	संचार महशुल	१ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( कार्यालय प्रयोजन)	१ नं.वडा	७००००.००	
३	२२२१३	सवारी साधन मर्मत खर्च	१ नं.वडा	६५०००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	१ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	१ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	१ नं.वडा	६००००.००	
७	२२३१४	ईन्धन( अन्य प्रयोजन)	१ नं.वडा	१००००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	१ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	१ नं.वडा	३००००.००	
१०	२२५२२	शंखेश्वरी मा वि मा २०७७ सालदेखि नै ११-१२ (+२) कक्षा सञ्चालन खर्च	१ नं.वडा	३०००००	
११	२२५२९	विविध कार्यक्रम खर्च	१ नं.वडा	१००००.००	
१२	२२७११	विविध खर्च	१ नं.वडा	१३००००.००	
		जम्मा		७५१०००.००	

वडा नं १, वराहपोखरीको पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरू :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३१११२	१ नं वडा कार्यालय भवन निर्माण	१००००००	
२	३१११२	शंखेश्वरी मा वि भवन रेलिङ रङ सरसफाई	३०००००	
३	३१११२	वराहपोखरी वर्थिङ सेन्टर अपुरो संरचना निर्माण	१०००००	
४	३१११२	निगाले बाल विकास भवन निर्माण	१०००००	
५	३१११२	रुम्दु स्वास्थ्य इकाई ट्वाईलेट निर्माण	१०००००	
६	३१११२	पिप्ले बाल विकास भवन निर्माण	१०००००	
७	३११२३	रुम्दु मगर गाउँ नि मा वि लाई फर्निचर	५००००	
८	३११५१	पिप्ले बेलिब्रिज सडक	१००००००	
९	३११५१	बाटो मर्मत खनेको सबै बाटो	१००००००	
१०	३११५१	चिलाउने टार कात्तिके सडक	५०००००	
११	३११५१	हाडे सडक क्रमागत ट्रयाक ओपन	३०००००	
१२	३११५१	जमुने गहते सडक क्रमागत ट्रयाक ओपन	३०००००	
१३	३११५१	जुके खोला राना छाप सडक क्रमागत ट्रयाक ओपन	३०००००	
१४	३११५१	पोखरी हुङ्गे सडक क्रमागत ट्रयाक ओपन	३०००००	
१५	३११५१	माथिलो खाल्ले सडक क्रमागत ट्रयाक ओपन	२५००००	
१६	३११५१	साउने खोला कार्की छाप सडक ट्रयाक ओपन	२०००००	
१७	३११५१	वलुखा जमुने सडक ट्रयाक ओपन	२०००००	
१८	३११५१	बाराहा भिमसेन थान राना छाप सडक ट्रयाक ओपन	१५००००	
१९	३११५१	जिमीगाउँ देवीसुथान डाँडाटोल सडक क्रमागत ट्रयाक ओपन	१५००००	
२०	३११५१	बाराहा खोला महाकाली मन्दीर सिढी विस्तार	५००००	

२१	३११५३	विद्युत विस्तार तथा ढुवानी	५०००००	
२२	३११५५	सावा खोला गीनेरीटार कुलो मर्मत	१०००००	
२३	३११५५	सावा खोला भोर्मा कुलो मर्मत	१०००००	
२४	३११५९	भन्ज्याङ सिंहेदेवी प्रा वि जस्ता खरिद	५००००	
		<b>जम्मा रकम रु.</b>	<b>७२०००००</b>	

वडा नं २, सुन्तलेको चालुगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि नं	खर्च शिर्षक नं	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफिय त
१	२२११२	संचार महशुल	२ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( अन्य प्रयोजन)	२नं.वडा	१००००.००	
३	२२२१३	ईन्धन( कार्यालय प्रयोजन)	२ नं.वडा	७००००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	२ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	२ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	२ नं.वडा	६००००.००	
७	२२३१४	सवारी साधन मर्मत खर्च	२ नं.वडा	६५०००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	२ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	२ नं.वडा	३००००.००	
१०	२२५२२	खेलकुद कार्यक्रम	२ नं.वडा	१५००००	
११	२२५२९	विविध कार्यक्रम खर्च	२ नं.वडा	१००००.००	
१२	२२७११	विविध खर्च	२ नं.वडा	१०००००.००	
		<b>जम्मा</b>		<b>५७१०००.००</b>	

वडा नं २, सुन्तलेको पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरू :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३११२३	वडा कार्यालय फर्निचर तथा फिक्चर खरिद	२५००००	
२	३११२३	स्वास्थ्य चौकी सुन्तले फर्निचर खरिद	१०००००	
३	३११५१	२ नं वडाका शाखा सडक मर्मत तथा संभार	७०००००	
४	३११५१	फेमा खोला सडक ट्रयाक विस्तार योजना	३५००००	
५	३११५१	चेकेथुम सडक मर्मत तथा विस्तार योजना	२५००००	
६	३११५१	छत्रेटार बस्ती सडक विस्तार योजना	१५००००	
७	३११५३	विद्युत सामाग्री खरिद	२००००००	
८	३११५३	विद्युत विस्तार तथा व्यवस्थापन	४५००००	
९	३११५५	धाउखानी कृषि सिंचाई योजना	५००००	
१०	३११५५	लुलुवाखोला कृषि सिंचाई योजना	२५००००	
११	३११५५	धाप्लाङ कृषि सिंचाई योजना	२०००००	
१२	३११५५	मस्तपु कृषि सिंचाई योजना	२५००००	
१३	३११५५	छत्रेटार अधुरो कृषि सिंचाई योजना	१५००००	
१४	३११५५	आख्रेखोला कृषि सिंचाई योजना	१०००००	
१५	३११५९	ज्यू मा वि खेलमैदान निर्माण तथा पुरानो भवन भत्काउने	३०००००	
		जम्मा रकम रु.	५५५००००	

वडा नं ३, साउनेचउरको चालुगत खर्च शिर्षकका कार्यक्रमहरू :

सि नं	खर्च शिर्षक नं	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफियत
१	२२११२	संचार महशुल	३ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( अन्य प्रयोजन)	२नं.वडा	१००००.००	



३	२२२१३	ईन्धन( कार्यालय प्रयोजन)	३ नं.वडा	७००००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	३ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	३ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	३ नं.वडा	६००००.००	
७	२२३१४	सवारी साधन मर्मत खर्च	३ नं.वडा	६५०००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	३ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	३ नं.वडा	३००००.००	
१०	२२५२२	लक्षित वर्ग स्वास्थ्य विमा कार्यक्रम	३ नं.वडा	१०५०००	
११	२२५२९	विविध कार्यक्रम खर्च	३ नं.वडा	१००००.००	
१२	२२७११	विविध खर्च	३ नं.वडा	१०००००.००	
		जम्मा		५२६०००.००	

वडा नं ३, साउनेचउरको पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३१११२	३ नं वडा कार्यालय साउनेचउर क्रमागत भवन निर्माण योजना	१००००००	
२	३१११२	जनविकास मा वि को एक कोठे जिर्ण भवन पुनः निर्माण	५०००००	
३	३११२२	जन विकास मा वि वाई फाई जडान योजना	९५०००	
४	३११२२	वडा कार्यालयमा सोलार खरीद	१०००००	
५	३११२३	भानुभक्त आ वि बड्दुवा फर्निचर तथा रङरोगन योजना	४०००००	
६	३११५१	३ नं वडाका सम्पूर्ण सडक मर्मत	११०००००	

७	३११५१	वाचाङ्खोला-सिरुवानी नयाँ ट्रयाक ओपन योजना	९०००००	
८	३११५३	३ नं वडा विद्युत विस्तार योजना	८०००००	
९	३११५९	भोर्लेनी आ वि विद्यालय मर्मत योजना	१०००००	
१०	३११५९	सिद्धेश्वरी आ वि कम्पाउण्ड निर्माण योजना	१०००००	
		जम्मा रकम रु.	५०९५०००	

वडा नं ४, फाक्टाङ्को चालुगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि नं	खर्च शिर्षक न	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफियत
१	२२११२	संचार महशुल	४ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( अन्य प्रयोजन)		१००००.००	
३	२२२१३	ईन्धन( कार्यालय प्रयोजन)	४ नं.वडा	७००००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	४ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	४ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	४ नं.वडा	६००००.००	
७	२२३१४	सवारी साधन मर्मत खर्च	४ नं.वडा	६५०००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	४ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	४ नं.वडा	३००००.००	
१०	२२५२२	कृषि कार्यक्रम	४ नं.वडा	५०००००	
११	२२५२२	खेलकुद कार्यक्रम	४ नं.वडा	१०००००	
१२	२२५२२	सामुदायिक स्वास्थ्य इकाई फाक्टाङ् मसलन्द तथा पालिकाबाट खोप ढुवानी तथा व्यवस्थापन	४ नं.वडा	४००००	

१३	२२५२२	प्रा वि तह शैक्षिक सामाग्री खरिद योजना	४ नं.वडा	२०००००	
१४	२२५२९	विविध कार्यक्रम खर्च	४ नं.वडा	१००००.००	
१५	२२७११	विविध खर्च	४ नं.वडा	१०००००.००	
		<b>जम्मा</b>		<b>१२६१०००.००</b>	

वडा नं ४, फाक्टाङको पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३१११२	बालकन्या आ वि भवन मर्मत योजना	६००००	
२	३११५१	दमार-पाखाटोल सडक निर्माण योजना	१००००००	
३	३११५१	बेतुवा-मामरे सडक निर्माण योजना	८०००००	
४	३११५१	कम्पु-अटलपुर सडक निर्माण योजना	६०००००	
५	३११५१	विदुवानी पैदल मार्ग	२०००००	
६	३११५१	कोछाले-खरबनी वडा कार्यालय सडक निर्माण योजना	६०००००	
७	३११५१	वडाका सबै सडक मर्मत	४०००००	
८	३११५३	स्वास्थ्य चौकी फाक्टाङ विद्युत जडान	२५०००	
९	३११५५	पाईप खरिद योजना	४०००००	
१०	३११५५	मासिङ्टार सिंचाई मर्मत योजना	१२५०००	
११	३११५९	दलित आरन निर्माण योजना	१०००००	
१२	३११५९	खेलमैदान निर्माण	२०००००	
१३	३११५९	स्वास्थ्य चौकी फाक्टाङ चेन गेट निर्माण	१०००००	
१४	३११५९	जालपा आ वि मासिङ्टार घेराबेरा निर्माण योजना	२५००००	
		<b>जम्मा रकम रु.</b>	<b>४८६००००</b>	

वडा नं ५, पौवासेराको चालुगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि नं	खर्च शिर्षक नं	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफियत
१	२२११२	संचार महशुल	५ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( अन्य प्रयोजन)		१००००.००	
३	२२२१३	ईन्धन( कार्यालय प्रयोजन)	५ नं.वडा	७००००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	५ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	५ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	५ नं.वडा	६००००.००	
७	२२३१४	सवारी साधन मर्मत खर्च	५ नं.वडा	६५०००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	५ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	५ नं.वडा	३००००.००	
१०	२२५२२	वडास्तरीय भलिवल खेलकुद कार्यक्रम	५ नं.वडा	१५००००	
११	२२५२९	विविध कार्यक्रम खर्च	५ नं.वडा	१००००.००	
१२	२२७११	विविध खर्च	५ नं.वडा	१०००००.००	
१३	२७२१२	विपद ब्यावस्थापन	५ नं.वडा	५००००	
		जम्मा		६२१०००.००	

वडा नं ५, पौवासेराको पुँजीगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३११५१	मुक्तोड-चमेरेपुल सडक ट्रयाक ओपन योजना	१५०००००	
२	३११५१	दोखेवा-ताम्दुङ क्रमागत मर्मत तथा सडक ट्रयाक ओपन योजना	८०००००	

३	३११५१	५ नं वडा भरि सडकहरु मर्मत योजना	७०००००	
४	३११५१	वंशिलाघाट झ्याम्टे सडक ट्रयाक ओपन योजना	५०००००	
५	३११५१	वंशिला-देविथान सडक ट्रयाक ओपन योजना	५०००००	
६	३११५१	सुसेडाँडा-दुम्लुपा सडक ट्रयाक ओपन योजना	२५००००	
७	३११५१	आहाल-सिम्सार सडक ट्रयाक ओपन योजना	२०००००	
८	३११५३	५ नं वडा विद्युत विस्तार योजना	५०००००	
९	३११५६	युके खोला मुहान गरी नलखु टोल पाईप खरिद तथा खानेपानी मर्मत योजना	२५००००	
१०	३११५६	छेमाना मुहान गरि टोड्के खाने पानी योजना	१०००००	
११	३११५६	वंशिलाघाट खानेपानी ट्याङ्की निर्माण योजना	२०००००	
		<b>जम्मा रकम रु.</b>	<b>५५०००००</b>	

वडा नं ६, मौवाबोटेको चालुगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि नं	खर्च शिर्षक न	खर्च	कार्यान्वयन हुने स्थान	रकम(रु)	कैफियत
१	२२११२	संचार महशुल	६ नं.वडा	१८०००.००	
२	२२२१२	ईन्धन( अन्य प्रयोजन)		१००००.००	
३	२२२१३	ईन्धन( कार्यालय प्रयोजन)	६ नं.वडा	७००००.००	
४	२२२१४	विमा तथा नविकरण खर्च	६ नं.वडा	१८०००.००	
५	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	६ नं.वडा	१५०००.००	
६	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	६ नं.वडा	६००००.००	

७	२२३१४	सवारी साधन मर्मत खर्च	६ नं.वडा	६५०००.००	
८	२२३१५	पत्र पत्रिका छपाई तथा सुचना प्रकासन खर्च	६ नं.वडा	२५०००.००	
९	२२३१९	अन्य कार्यालय संचालन खर्च	६ नं.वडा	३००००.००	
१०	२२५२९	विविध कार्यक्रम खर्च	६ नं.वडा	१००००.००	
११	२२७११	विविध खर्च	६ नं.वडा	१०००००.००	
				४२१०००.००	

वडा नं ६, मौवाबोटेको पूँजीगत खर्च शिर्षकका कार्यक्रमहरु :

सि न	ख शी नं	कार्यक्रमको शिर्षक	विनियोजित रकम रु.	कैफियत
१	३११५१	सेङ्गिसला ग्रामिण सडक विस्तार योजना	४०००००	
२	३११५१	वालिखा ग्रामिण सडक विस्तार योजना	४०००००	
३	३११५१	आहाल ग्रामिण सडक विस्तार योजना	२०००००	
४	३११५१	सिन्ताङ ताम्बुवा वालिखा सेङ्गिसला चाप्लुखा सडक मर्मत	६०००००	
५	३११५३	विद्युत विस्तार योजना	५०००००	
६	३११५३	विद्युत सामग्री खरिद	२६०००००	
७	३११५६	खानेपानी क्रमागत योजना	३५००००	
८	३११५६	दाप्सा खानेपानी योजना	५००००	
९	३११५९	आरन घर निर्माण	१०००००	
		जम्मा रकम रु.	५२०००००	

गाउँ सभाका सभाध्यक्षज्यू,

गाउँ सभाका सदस्यज्यूहरु तथा अन्य महानुभावहरु,

आगामी आ व २०७७/०७८ को सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट वित्तीय समानीकरण (निशर्त/सशर्त) अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त सिलिङको आधारमा स्वीकृत क्षेत्रगत योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न गर्दैरहेको छु ।

गाउँपालिकास्तरीय स्वास्थ्य तर्फको बजेट तथा कार्यक्रम :

सि नं	खर्च शिर्षक न	कार्यक्रमको नाम	विनियोजित रकम	कैफियत
१	२११३५	महिला स्वास्थ्य स्वयं सेविका परिचालन खर्च	९९६०००	
२	२२३११	स्वास्थ्य चौकीहरुको लागी मसलन्द तथा कार्यालय सामाग्री खरिद	३०००००	
३	२२४१३	ल्याव करार सेवा शुल्क	३२००००	
४	२२४१३	मातृ शिशु कार्यक्रम व्यक्ति करार	५२००००	
५	२७२१३	औषधी खरिद	१५०००००	
६	३११२१	एम्बुलेन्स खरिद योजना	१५०००००	
७	३११२२	स्वास्थ्य सेवा प्रयोजनका लागी डि फ्रिज खरिद योजना	१०००००	
८	३११२२	अल्ट्रा साउन्ड मेसिन खरिद योजना	५०००००	
९	३११२२	मेसिनरि तथा औजार (ल्याव)	५०००००	
१०	३११५६	छाम्बोला खानेपानी विस्तार (स्वा चौ फाक्टाङ)	१०००००	
		कुल जम्मा	६३३६०००	

गाउँपालिकास्तरीय शिक्षा तर्फको बजेट तथा कार्यक्रम :

सि नं	खर्च शिर्षक न	कार्यक्रमको नाम	विनियोजित रकम	कैफियत
१	२११३४	विद्यालयहरूका प्र अ बैठक सञ्चालन खर्च	१०००००	
२	२११३५	विद्यालयहरूका कार्यालय सहयोगी परिचालन खर्च	६८२५००	
३	२११३५	विद्यालयहरूका लेखा कर्मचारी परिचालन खर्च	१५६०००	
४	२११३५	बालबिकास सहजकर्ता परिचालन खर्च	४२९०००	
५	२११४१	शिक्षा समितिको बैठक सञ्चालन खर्च	१०००००	
६	२२४१३	कम्प्युटर शिक्षक अनुदान आधारभूत तह	१६२००००	
७	२२४१३	कम्प्युटर शिक्षक अनुदान माध्यमिक तह	१८१५०००	
८	२२४१३	सामुदायिक अध्ययन केन्द्रका परिचालिका परिचालन खर्च	३६०००	
९	२२५२२	बालबिकास केन्द्रमा बालबालिका बसाई व्यवस्थापन तथा शैक्षिक सामाग्री खरिद	३५००००	
१०	२२५२२	कक्षा ८ को परीक्षा व्यवस्थापन खर्च	३०००००	
११	२२५२२	IEMIS प्रशिक्षण कार्यक्रम	२०००००	
१२	२२५२२	विद्यालय सुपरिवेक्षण तथा नमुना पाठ प्रस्तुतीकरण कार्यक्रम	२०००००	
१३	२२५२२	गाउँपालिकास्तरीय वार्षिक शैक्षिक पात्रो निर्माण	२०००००	
१४	२२५२२	गाउँपालिकास्तरीय शिक्षा योजना निर्माण	१०००००	
१५	३१११२	घोरीङ्खा पुस्तकालय भवन निर्माण क्रमागत योजना	२०००००	
१६	३११२३	बालकन्या मा वि फर्निचर निर्माण	३०००००	
१७	३११५९	आधारभूत तहको लागी स्थानीय मातृभाषा (राई/मगर) पाठ्यक्रम निर्माण	५०००००	
		<b>कुल जम्मा</b>	<b>७२८८५००</b>	



गाउँपालिकास्तरीय कृषी तथा पशु सेवा तर्फको बजेट तथा कार्यक्रम :

सि नं	खर्च शिर्षक न	कार्यक्रमको नाम	विनियोजित रकम	कैफियत
१	२२४१३	पशु तथा कृषि कर्मचारी व्यवस्थापन	१४४००००	
२	२२५१२	मौरी पालन विस्तार तथा प्रवर्धन कार्यक्रम ( ६ वटै वडा)	६०००००	
३	२२५१२	माटो परिक्षण तथा व्यवस्थापन कार्यक्रम	१०००००	
४	२२५२२	महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कृषि कार्यक्रम	५०००००	
५	२२५२२	व्यवसायी उत्कृष्ट कृषक अनुदान	१०००००	
६	२७२१३	पशु सम्बन्धी औषधि खरिद	५०००००	
७	२७२१३	कृषि सम्बन्धि औषधि खरिद	५०००००	
		<b>कुल जम्मा</b>	<b>३७४००००</b>	

उल्लेखित संघ, प्रदेश र आन्तरीक राजश्वबाट प्राप्त हुने अनुमानित रकममध्ये यस गाउँपालिकालाई प्राप्त हुने वित्तिय हस्तान्तरणको कूल रकम रु १४,७६,७९,५१०।०० मध्ये चालु खर्च शिर्षकमा जम्मा रु ८,४८,७४,५१०।०० र पूँजीगत खर्च शिर्षकमा जम्मा रु ६,२८,०५,०००।०० को बजेट तथा कार्यक्रम विनियोजन गरेको छु ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकम रु १२,५८,००,०००।०० को बजेट तथा कार्यक्रमहरु अनुसूची -१ मा समावेश गरिएको छ । साथै प्रदेश सरकारबाट प्राप्त सशर्त र समपूरक अनुदान रकम रु १,०१,००,०००।०० को बजेट तथा कार्यक्रमहरु अनुसूची -२ मा समावेश गरिएको छ ।

आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भई बजेट तथा कार्यक्रममा सम्बोधन हुन नसकेका JCB खरीद कार्यक्रममा बजेट विनियोजन गर्न नसकिएकोले चालु आ व २०७६।०७७ मा खर्च नभई सञ्चित रहने रकम आगामी गाउँसभामा विनियोजन गर्दा यसलाई उच्च प्राथमिकता दिईनेछ ।

यो बजेट तर्जुमाको प्रकृत्यामा मार्ग निर्देशन गर्नुहुने गाउँपालिका अध्यक्षज्यू वडा अध्यक्षज्यूहरु कार्यपालिकाका सदस्यज्यूहरु स्थानीय राजनितिक दलका प्रतिनिधिहरु बुद्धिजीवी र समाजसेवी प्रति हार्दिक आभार प्रकट गर्दछु । बजेट निर्माणको क्रममा सहयोग गर्नुहुने यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त न्यौपाने, लेखा अधिकृत श्री छत्रबहादुर बानियाँ, सूचना प्रविधि अधिकृत श्री सुजिव तामाङ, विषयगत शाखा प्रमुखहरु लगायत गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई विषेश धन्यवाद दिन चाहान्छु ।

अन्त्यमा,

"कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार: सभ्य समृद्ध वराहपोखरी गाउँपालिकाको मूल आधार" र कोभिड १९ ले सिर्जना गरेका चुनौति र विषम परिस्थितिमा आएको यो बजेट तथा कार्यक्रम कार्यान्वयनमा विगत आर्थिक वर्षहरुमा जस्तै सबै पक्षको अपनत्व, पूर्ण सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरेको छु ।

धन्यवाद !

# अनुसूची - १

# अनुसूची - २